

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ उपदफा (३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रस्तुत गरिएको

पहिलो त्रैमासिक

स्वतः प्रकाशन

(Pro-active Disclosure)

(२०७८/०४/०१ देखि २०७८/०६/३१ सम्म)



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व)



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

प्रमुख जिल्ला अधिकारीको भनाई

आजको युग सूचनाको युग हो । सार्वजनिक मामिलाका सूचनाहरु नागरिकले पाउने अधिकार हो भने सूचना सार्वजनिक निकायले नागरिकलाई दिनु दायित्व हो । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम यस जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले ३/३ महिनामा आफूसँग सम्बन्धित सूचनाहरु सार्वजनिकरण गर्दै आएको छ । कार्यालयको कार्य प्रगतिको प्रतिवेदन समयमै सार्वजनिकरण गरी सरोकारवालाबाट आएको पृष्ठपोषण बमोजिम सेवा प्रवाहमा सुधार समेत गरिदै आएको छ । जिल्लामा शान्ति सुरक्षा अमनचयन गर्ने, विपद् व्यवस्थापन गर्ने, सुशासन कायम राख्ने, विकास व्यवस्थापन गर्ने, अनुगमन र मूल्यांकन गर्ने एवम् सेवा प्रवाहलाई प्रभावकारी बनाउने जस्ता कामहरु जिल्ला प्रशासन कार्यालयले गर्ने गर्दछ । त्रैमासिक रुपमा यी कामहरुको प्रगतिको अद्यावधिक गरी स्वतः प्रकाशन गरिएको छ ।

सूचनालाई शक्तिको रुपमा रुपान्तरण गरी सार्वजनिक मामिलाहरुमा सुधार गर्न आजको आवश्यकता हो । आगामी दिनमा यस कार्यालयबाट हुने सेवा प्रवाह सरल, सक्षम, सकरात्मक र अब्बल बनाउनको लागि यो स्वतः प्रकाशनबाट आएका पृष्ठपोषणले थप मद्दत पुग्ने विश्वास लिएको छु । अन्तमा यो प्रकाशनमा संलग्न सबै कर्मचारीलाई स-धन्यवाद दिन चाहन्छु ।

असोज ३१, २०७८


प्रमुख जिल्ला अधिकारी
लक्ष्मी प्रसाद बास्कोटा
प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

विषय सूची

क्र.सं	शीर्षक
१	रुकुम (पूर्व) जिल्लाको सामान्य परिचय
२	जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) को स्वरूप र प्रकृति
३	जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) को काम, कर्तव्य र अधिकार
४	जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) मा रहने कर्मचारी संख्या र कार्य विवरण
५	जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) बाट प्रदान गरिने सेवाहरु
६	जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) मा रहेका शाखा र जिम्मेवार अधिकारी
७	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि
८	निर्णय गर्ने प्रक्रिया र अधिकारी
९	निर्णय उपर उजुरी सुन्ने अधिकारी
१०	सम्पादन गरेको कामको विवरण
११	सूचना अधिकारी र प्रमुखको नाम र पद
१२	ऐन, नियम, विनियम वा निर्देशिकाको केही सूची
१३	आम्दानी, खर्च तथा आर्थिक कारोवारसम्बन्धी अद्यावधिक विवरण
१४	तोकिए बमोजिमका अन्य विवरण
१५	अघिल्लो आर्थिक वर्षमा कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण
१६	वेबसाईट भए सोको विवरण
१७	प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौतासम्बन्धी विवरण
१८	सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन
१९	वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि
२०	सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय
२१	सूचनाहरु अन्यत्र प्रकाशन भए गरेका विवरण


प्रमुख जिल्ला अधिकारी

१. रुकुम (पूर्व) जिल्लाको सामान्य परिचय :

रुकुम (पूर्व) जिल्लाको परिचय

रुकुम (पूर्व) जिल्ला नेपालको कान्छो जिल्ला तथा लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चाडपर्व र धार्मिक विविधता रहेको छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालयहरू रुकुमकोटमा अवस्थित रहेका छन् ।

१. जिल्लाको भौगोलिक अवस्था:-



देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि.

१० मि. पूर्वी देशान्तरसम्म

अक्षांसः २८ डि. २८ मि. देखि २९ डि.

०० मि. उत्तरी अक्षांससम्म

समुन्द्र सतहदेखि उचाईः ७२४६ मि.

जिल्लाको क्षेत्रफलः १६६३ वर्ग कि.मि.

सदरमुकामको उचाईः १६५० मि.

हावापानीः समशितोष्ण/शितोष्ण

औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि

२६०० मि.मि.सम्म

तापक्रमः ०.२ देखि ३४ सेल्सियस सम्म ।

२. जिल्लाको सिमाना

पूर्वः बाग्लुङ र म्याग्दी

पश्चिमः रुकुम(पश्चिम)

उत्तरः डोल्पा

दक्षिणः रोल्पा

प्रमुख जिल्ला अधिकारी



३. राजनैतिक तथा प्रशासनिक विभाजन:-

लुम्बिनी प्रदेश
जिल्ला: रुकुम (पूर्व)
सदरमुकाम: सिस्ने गा.पा., रुकुमकोट
निर्वाचन क्षेत्र: प्रतिनिधी सभा: १, प्रदेश सभा
२ वटा

गा.पा.संख्या: ३ वटा
जिल्लाको वर्गीकरण: हिमाली

४. जिल्लाको जनसंख्या विवरण:-

(जनगणना २०६८ बमोजिम)

महिला: २८,१७३ जना
पुरुष: २४,८४५ जना
जम्मा: ५३,०१८ जना
परिवार संख्या: ११,४२८
औसत परिवार आकार: ४.७
जनघनत्व: ७४ प्रति कि.मि.
जनसंख्या वृद्धिदर: २.०६ प्रतिशत

५. भु-उपयोगको अवस्था:-

कुल क्षेत्रफल: १,१३,५२३ हे.
खेतियोग्य क्षेत्रफल: २०,२६५ हे.
पानीले ओगटेको क्षेत्रफल: ३४३ हे.
चरन क्षेत्र: ५,६५५ हे.
वनजङ्गल क्षेत्रफल: ५९,७४८ हे.
हिउले ओगटेको क्षेत्रफल: २,४७६ हे.

६. शैक्षिक अवस्था:-

कुल साक्षरता: ६२.०९ प्रतिशत
पुरुष: ७१.२३ प्रतिशत
महिला: ५४ प्रतिशत

भुमे गा.पा.

मा.वि: ७
आ.वि: २६
संस्थागत: १
बालविकास केन्द्र: २९
सामुदायिक सिकाई केन्द्र: ४

सिस्ने गा.पा.

क्याम्पस: १
मा.वि.: ८

आ.वि.: ३०
संस्थागत: १
बालविकास केन्द्र: २५
सामुदायिक सिकाई केन्द्र: ३
पुथा उत्तरगंगा गा.पा.

मा.वि.: ८

आ.वि.: ३६

संस्थागत: १

बालविकास केन्द्र: ३४

सामुदायिक सिकाई केन्द्र: ५

७. स्वास्थ्य सेवा:-

जिल्ला अस्पताल: १ वटा
प्राथमिक स्वास्थ्य केन्द्र: १ वटा
स्वास्थ्य चौकी: १६ वटा
निजी औषधी पसल एवं क्लिनिक: २३ वटा

८. वन सम्बन्धी:-

डिभिजन वन कार्यालय: १
सामुदायिक वन
सामुदायिक वन संख्या: १२८
कवुलियती वन क्षेत्रफल: १ हे.
कवुलियती वन संख्या: १६
निजी वन क्षेत्रफल: १ हे.
निजी वन संख्या: ८

९. विद्युत सेवा:-

कुल विद्युत उत्पादन: १,२१० कि.वा.
साना तथा लघु विद्युत उत्पादन संख्या: २७
परम्परागत घट्ट संख्या: १२७
सुधारीएका घट्ट संख्या: ९
सुधारीएको चुलो संख्या: १,३८९
फलामे चुलो संख्या: ४५०
सोलार सिस्टम संख्या: ७,४४०

१०. पशु विकास सम्बन्धी:-

पशु सेवा केन्द्र: ४ वटा
पशुसम्बन्धी औषधी पसल: ३ वटा
पशु गर्भाधान केन्द्र: १ वटा

११. जिल्लाको खाद्यान्न विवरण:-

खेतियोग्य जमिनको क्षेत्रफल: २०,२६५ हे.

खेति गरिएको क्षेत्रफल: १६,३७० हे.

सिंचित क्षेत्रफल: २,८०९ हे.

खुद खाद्यान्न उत्पादन: २९,८४२ मे.टन

खाद्यान्न आवश्यकता: १३,७३३ मे.टन

१२. उद्योग व्यवसाय:

उद्योग व्यवसाय	सिस्ने गा.पा.	भुमे गा.पा.	पुथा उत्तरगंगा गा.पा.
सेवामुलक उद्योग	२२	२४	९
उत्पादनमुलक उद्योग	१३	४	४
कृषि तथा वनजन्य उद्योग	१७	५	९
पर्यटनमुलक/होटल	९	४	१

१३. प्रमुख नदी र खोलाहरु:-

सानोभेरी, लुकुम गाड, पेलमा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि ।

१४. सञ्चार:-

रेडियो पूर्वि रुकुम १०३.२

रेडियो रुक्मिणी एफ.एम. ९२.२

सानोभेरी एफ एम ८९.२(रुकुम पश्चिम)

यूनिक एफ.एम. ९७.२

ईलाका हुलाक: ३

अतिरीक्त हुलाक: ९

टेलीसेन्टर: १

ए.डी.एस.एल. सेवा

नमस्ते मोवाइल सेवा

सी.डी.एम.ए.सेवा

एनसेल मोवाइल सेवा

६.एन आई सि एसिया बैंक

७.सिद्धार्थ बैंक

८.सिटिजन बैंक-खावाङ्ग वगर

९.डिग्रे शाई कुमारी बचत तथा ऋण सहकारी संस्था

१०.लक्ष्मी लघु वित्त वित्तीय संस्था

११.स्वदेशी वित्तीय संस्था

१२.मिरमिरे लघु वित्त वित्तीय संस्था

१३.रुक्मिणी बचत तथा ऋण सहकारी संस्था

१४.डिप्रोक्स लघु वित्त वित्तीय संस्था

१५.स्वदेशी लघु वित्त सहकारी संस्था

१६.जनसेवी लघु वित्त वित्तीय संस्था

१५. बैंक तथा वित्तीय संस्थाहरु:-

१.नेपाल बैंक लिमिटेड

२.प्रभु बैंक

३.राष्ट्रिय वाणिज्य बैंक

४.कृषि विकास बैंक लिमिटेड

५.ग्लोबल आईएमई बैंक

१६. धार्मिक स्थलहरु:-

वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट, आदि ।


 प्रमुख जिल्ला अधिकारी

१७. पर्यटकीय स्थलहरू :-

पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपालदह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, रुकुम (पूर्व) लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरू, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि ।

१८. जिल्लामा कार्यरत गै.स.स./दातृ निकाय/संघसंस्था/कार्यक्रमहरू:-

१. रुकुमेली समाज विकास केन्द्र
२. हुरेडकार्स
३. हरप्लेस
४. मिक नेपाल
५. मुख्यमन्त्री ग्रामीण विकास परियोजना
६. जनजागरण मञ्च
७. क्रिस्टीयन समाज
८. युनाइटेड मिसन टु नेपाल(UMN)
९. रूपान्तरण
१०. संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष
११. नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम
१२. आशा कार्यक्रम
१३. गरीवी निवारण कोषको कार्यक्रम
१४. गरीबसंग विश्वेश्वर कार्यक्रम
१५. ग्रामीण निर्माण सुधार कार्यक्रम (RCIP)
१६. सडकपुल
१७. झोलुङ्गेपुल कार्यक्रम

प्रमुख जिल्ला अधिकारी

१९. तरकारी तथा फलफूलहरु :-

मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी, केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि ।

२०. वन्यजन्तु तथा चराचुरुङ्गीहरु:-

कस्तुरी, मृग, नाउर, रातोबांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोखँके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्री, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।

२१. जडीबुटीहरु :-

यासागुम्वा, पाँचऔले, कुरिलो, टिमु, दालचिनी, गुर्जो, कटुकी, पाडर, बादलपाते, बोझो, हरो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि ।

२२. अन्नबालीहरु :-

धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि ।

२३. खनिज पदार्थहरु :-

तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि ।

२४. सुरक्षा :-

बटुकदल गुल्म रुकुमकोट, जिल्ला प्रहरी कार्यालय, सशत्रु प्रहरी बल, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धान कार्यालय ।

२५. हिम श्रृंखला :- धौलागिरी

पूथा हिमाल ।	७२४६ मी. उचाई	२८ ४४ ५२ अक्षांस	८३ ०८ ५३ देशान्तर
पुथा हिमाल ॥	५५९८ मी. उचाई	४४ ०५ अक्षांस	८३ ०८ ३४ देशान्तर
सिस्ने हिमाल ।	५९११ मी. उचाई	२८ ४९ ४० अक्षांस	८२ २७ ०७ देशान्तर
सिस्ने हिमाल ॥	५८४४ मी. उचाई	२८ ५० २३ अक्षांस	८२ ३७ ३५ देशान्तर
दोगारी हिमाल	६५३६ मी. उचाई	२८ ४६ ०० अक्षांस	८३ ०६ ०१ देशान्तर
सामजाङ्ग हिमाल	५९२४ मी. उचाई	२८ ४६ ०२ अक्षांस	८३ ०५ ५७ देशान्तर
निम्कु हिमाल	५८४० मी. उचाई	२८ ४६ ४७ अक्षांस	८३ ०४ ०५ देशान्तर

२६. प्रजातिहरु :-

बांज, खसु, गुराँस, ओखर, साज, पाड, ठिङ्गो, चिउरी, टुनी, चाँप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।

२७. जिल्लाबाट अन्यत्र निर्यात हुने वस्तुहरु :-

यासागुम्वा, अन्य जडिबुटीहरु, तरकारी विऊ, आलु, घ्यु, मह, सुठो, चामल, दाल, शिलाजित, नेपाली कागज, अल्लोको प्रशोधित धागो, ऊनी, कम्बल आदि ।

२. जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) को स्वरूप र प्रकृति:

जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख कार्य हो। वि.सं. २०२८ सालमा जारी भएको स्थानीय प्रशासन ऐन २०२८ ले जिल्लाको शान्ति र व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय र सोको प्रमुख प्रशासकीय अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरेको छ। जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विकास निर्माणका कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थापन, प्रभावकारी सेवा प्रवाह र अनुगमन, लागू औषध नियन्त्रण, प्रचलित कानून बमोजिम तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा दिगो शान्ति, विकास र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

राज्य पुनर्संरचनाको आधारमा नेपालको संविधान २०७२ को अनुसूचि-४ मा वर्गीकरण भए बमोजिम यस जिल्ला रुकुम (पूर्वी भाग) पनि साविकको राजनीतिक विभाजनको आधारमा अलग हुन गई नेपाल सरकारको निर्णय बमोजिम मिति २०७४।०६।१९ गते नेपाल सरकारको माननीय गृह मन्त्रीज्यूबाट विधिवत् रूपमा समुद्घाटन सु-सम्पन्न भए पश्चात छुट्टै जिल्लाको रूपमा कार्य गर्दै आईरहेको छ भने यो जिल्ला भौगोलिक दृष्टिकोणले अति दुर्गम, यातायातको समुचित र सहज पहुँच नभएको हिमाली जिल्ला हो। यसरी साविकको रुकुम जिल्लाबाट अलग भई छुट्टै जिल्लाको रूपमा स्थापना भए पश्चात जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) को स्थापना भएको हो। यस जिल्लामा सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका गरी ३ वटा स्थानीय तहहरू रहेका छन् भने यस अन्तर्गत ३१ वटा वडा कार्यालयहरू रहेका छन्।

३. जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) को काम, कर्तव्य र अधिकार:

- जिल्लामा शान्ति सुरक्षा तथा सु-व्यवस्था कायम गर्ने।
- आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीयस्तरमा कार्यक्रमको कार्यान्वयन गर्ने।
- स्थानीय प्रशासनको सञ्चालन गर्ने।
- सवारी साधन सञ्चालनसम्बन्धी कानूनको कार्यान्वयन गर्ने।
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन गर्ने।
- गैर सरकारी संघ, संस्था दर्ता, नवीकरण र नियमन गर्ने।
- नागरिकता प्रमाणपत्र वितरण गर्ने।



- बाल कल्याण तथा बाल अधिकारको संरक्षण गर्ने ।
- भष्ट्राचार नियन्त्रण गर्ने ।
- कल्याण धन र बेवारिसे धनको व्यवस्थापन र चिठ्ठा, जुवा आदिको नियन्त्रण गर्ने ।
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने ।
- जिल्लामा हुने विकास निर्माणका कार्यहरू व्यवस्थित गर्ने, सहयोग एवं सहजीकरण गर्ने ।
- जिल्लामा रहेका सरकारका सम्पत्तिहरूको लगत राख्ने, संरक्षण तथा संवर्द्धन गर्ने ।
- जिल्लामा आईपर्ने विपद्हरूको व्यवस्थापन गर्ने ।
- जिल्लामा खाद्यान्न तथा वस्तुहरूको आपूर्तिलाई सहज र व्यवस्थित गर्ने ।
- हातहतियार र खरखजानाको ईजाजतसम्बन्धी सिफारिस प्रदान, नविकरण र नियन्त्रण गर्ने ।
- विष्फोटक पदार्थ सिफारिस र नियमन गर्ने ।
- राहदानी सम्बन्धी कार्य गर्ने ।
- मुआब्जा निर्धारण तथा वितरण गर्ने ।
- लागू औषध नियन्त्रण गर्ने ।
- कार्यालयको अनुगमन, जिल्ला भित्रका बजारहरूको अनुगमन, नियमन तथा नियन्त्रण गर्ने ।
- द्वन्द्व प्रभावितहरूको पहिचान र राहत वितरण गर्ने ।
- कानून बमोजिम तोकिए अनुसारका विभिन्न मुद्दाहरूको सुरु कारवाही र किनारा गर्ने ।
- प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम कार्यहरू गर्ने गराउने ।
- समग्र जिल्लाको गतिविधिहरूमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग, समन्वय तथा सहजीकरण गर्ने ।

४. जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) मा रहने कर्मचारी संख्या र कार्य विवरण:

सि.नं.	पद	श्रेणी/तह	सेवा	समूह	दरवन्दी संख्या	कैफियत	कार्य विवरण
१.	प्रमुख जिल्ला अधिकारी	रा.प.द्वितीय	प्रशासन	सा.प्रशासन	१		तोकिए बमोजिम
२.	सहायक प्रमुख जिल्ला अधिकारी	रा.प.तृतीय	प्रशासन	सामान्य प्रशासन	१		तोकिए बमोजिम
३.	नायव सुब्बा	रा.प.अनं.प्रथम	प्रशासन	सामान्य प्रशासन	४		तोकिए बमोजिम
४.	लेखापाल	रा.प.अनं.प्रथम	प्रशासन	लेखा	१		तोकिए

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय

५.	कम्प्युटर अपरेटर	रा.प.अनं.प्रथम	विविध	-	२	रुकुम (पूर्व)	बमोजिम तोकिए बमोजिम
६.	खरिदार	रा.प.अनं.द्वितीय	प्रशासन	सामान्य प्रशासन	४	पि.ए. समेत	तोकिए बमोजिम
७.	हलुका सवारी चालक	श्रेणीविहिन	-	-	१		तोकिए बमोजिम
८.	कार्यालय सहयोगी	श्रेणीविहिन	-	-	६	१ स्थायी र ४ करार (भान्से- १ समेत)	तोकिए बमोजिम
९	विवरण दर्ता अपरेटर	रा.प.अनं.प्रथम	-	-	१	करार	तोकिए बमोजिम
१०	विवरण दर्ता सहयोगी	श्रेणीविहिन	-	-	१	करार	तोकिए बमोजिम
जम्मा					२२		

५. जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व) बाट प्रदान गरिने सेवाहरू:-

क. स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा ।

- नाम थर वा उमेर आदि प्रमाणित ।
- नाबालकको उमेर प्रमाणित ।
- दलित, मधेसी, आदिवासी जनजाति प्रमाणित ।
- भारतीय पारिवारिक पेन्सन र रहलपहल सम्बन्धी सिफारिस ।
- संस्था दर्ता, नविकरण, संस्थाको विधान संशोधन, जिल्लामा रहेका संघ-संस्थाको शाखा खोल्ने स्वीकृति, संस्था सम्बन्धी कार्य ।
- हातहतियार इजाजत, नामसारी, नविकरण र स्वामित्व हस्तान्तरण ।
- पत्रपत्रिका दर्ता
- छापाखाना दर्ता
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन तथा नियमन ।
- अन्य विविध सिफारिसहरू ।
- गुनासो तथा ठाडो उजुरी सम्बोधन ।
- विविध कार्यहरू ।

ख. राहदानी सम्बन्धी कार्य:

- राहदानीको फाराम संकलन (साधारण सेवा)


प्रमुख जिल्ला अधिकारी



- द्रुत सेवा (अभिलेख प्रमाणित ।) राहदानीको सिफारिस दिने
- राहदानी वितरण
- राहदानीको विवरण संशोधन

ग. नागरिकता सम्बन्धी सेवा:

- बंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वितरण ।
- नाम थर, जन्म मिति संशोधन ।

घ. मुद्दा सम्बन्धी सेवा तथा कारवाही:

- सवारी दुर्घटनामा परी मृत्यु भएका मृतकका हकवालाहरूलाई क्षतिपूर्ति दिलाई/ भराई दिने ।
- क्षेत्राधिकार भित्र पर्ने मुद्दाहरूको सुरु कारवाही र किनारा लगाउने ।

ङ. विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक व्यवस्थापन ।
- विपद् न्युनीकरणका लागि तयारी ।
- विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
- विपद् मा भएको क्षतिको संकलन ।
- विपद् मा पिडित भएकाहरूलाई क्षतिपूर्ति एवं राहत वितरण पुनःस्थापना गर्ने ।

च. अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा:

अख्तियार दुरुपयोग सम्बन्धी उजुरी एवं निवेदनहरू उपर छानबिन ।

छ. सुशासन/सार्वजनिक सेवा प्रवाह सम्बन्धि सेवाहरू :

६. जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)मा रहेका शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	पद	जिम्मेवार अधिकारी	सम्पर्क नं.	कै.
१.	प्र.जि.अ.ज्यूको कार्यकक्ष	प्रमुख जिल्ला अधिकारी	लक्ष्मी प्रसाद बास्कोटा	९८५७८६७७७७	
२.	स.प्र.जि.अ.को कार्यकक्ष	सहायक प्रमुख जिल्ला अधिकारी	रविन्द्र बुढा क्षेत्री	९८५७८४३४३९ ९८४३९३२९०३	
३.	स्थानीय प्रशासन, कर्मचारी प्रशासन तथा शान्ति सुरक्षा शाखा	नायब सुब्बा	खम्बु रावत	९८४४९९०२०९	
		कम्प्युटर अपरेटर	केशव थापा	९८४७९४९७०८	
		का.स.	रिता आचार्य	९८६४७३०९९९	
४.	राहदानी शाखा	नायब सुब्बा	लोक बहादुर घर्ति	९८४७९९४९८०	
		खरिदार	भोग बहादुर खडका	९८४९७५८९२७	

प्रमुख जिल्ला अधिकारी

		का.स.	बल बहादुर श्रेष्ठ	९८६८४५८२९९
		का.स.	सुस्मिता श्रेष्ठ	९८६३२०४९४७
		का.स.	दिपिका गौतम	९८४२३६७५८६
५.	नागरिकता तथा प्रतिलिपि शाखा	नायब सुब्बा	रुपलाल घर्ति	९८६६८७१८२३
		कम्प्युटर अपरेटर	ओपेन्द्र ओली	९८४४९०३२३८
		का.स.	सुस्मिता श्रेष्ठ	९८६३२०४९४७
		का.स.	दिपिका गौतम	९८४२३६७५८६
६.	आर्थिक प्रशासन शाखा	लेखापाल	हरि प्रसाद चौधरी	९८४४९७३८९२
७.	मुद्दा शाखा तथा ठाडो उजुरी शाखा	नायब सुब्बा	विरेन्द्र विष्ट	९८६६९१५५९५
		का.स.	पूर्ण बहादुर खत्री	९८४११०७२४७
८.	स्टोर शाखा	नायब सुब्बा	विरेन्द्र विष्ट	९८६६९१५५९५
९.	विपद् व्यवस्थापन शाखा	खरिदार	लक्ष्मण खत्री	९८६८६६४१८७
१०.	प्रतिवेदन तथा अभिलेखीकरण शाखा	खरिदार	आशाराम पुन मगर	९८६६९०७२४७
११.	राष्ट्रिय परिचयत्र विवरण दर्ता स्टेशन	विवरण दर्ता अपरेटर	करण बुढा मगर	९८६६८५३९३३
		दर्ता सहयोगी	निकिता मल्ल	९८०६२२०७८१

७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

(कार्यालयको नागरिक वडापत्रअनुसार)




प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
प्रशासन क
रुकुम (पूर्व)
जिल्ला

सि. नं.	सेवा सुविधाको विवरण	सेवा प्रवाह हुने कोठा	आवश्यक पर्ने कागजातहरू	सेवा प्राप्त गर्दा लाग्ने		जिम्मेवार कर्मचारी/ शाखा/ फाँट	गुनासो सुन्ने तथा जिम्मेवार पदाधिकारी	क्षतिपूर्ति
				समय	शुल्क			
१.	नेपाली नागरिकताको प्रमाण पत्र							
१.१	वशज	५	<ul style="list-style-type: none"> ●सम्बन्धीत न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची -१ फाराम । ●दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति । ●बाबु, आमाको नेपाली नागरिकताको प्रतिलिपी, सनाखत गर्ने तीन पुस्ता भित्रको अभिभावक नेपाली नागरिकताको प्रतिलिपी समेत लिई साथमा आउनु पर्ने । ●वि.सं. २०४७/०१/०१ अघि जन्म भएकाको हकमा निजको सबैभन्दा नजिकको नातेदारसँग नाता प्रमाणित, जन्म प्रमाणित सिफारिस र सो पछि जन्म भएकाको हकमा जन्म दर्ता प्रमाण पत्र र अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी 	प्रमाण पुराको दिन	कुनै शुल्क नलान्ने	नागरिकता शाखा/ स.प्र.जि.अ.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्यको हकमा स.प्र.जि.अ.	प्र.जि.अ.को हकमा गृह मन्त्रालयमा अन्यको हकमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र छानविनबाट ठहरे अनुसारको क्षतिपूर्ति उपलब्ध हुने
१.२	विवाहित महिलाको हकमा	५	<ul style="list-style-type: none"> ●सि.नं. १.१ मा उल्लिखित प्रमाणपत्रको अतिरिक्त विवाह दर्ता प्रमाण पत्र, पतिको नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति । 	"	"	"	"	"
१.३	अन्य जिल्लाबाट बसाईसराई भएकाको हकमा	५	<ul style="list-style-type: none"> ●सि.नं. १.१ र १.२ को अतिरिक्त बसाई सराई प्रमाण पत्र । नागरिकता/नावालिग अधिलेख सम्बन्धित जिल्लाबाट भिडाईने । 	"	"	"	"	"
१.४	पतिको नाम, थर कायम गराउने	५	<ul style="list-style-type: none"> ●न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको रु १३ को हुलाक टिकट टाँस भएको अनुसूची -२ फाराम । निवेदन र सिफारिस पत्र ●विवाह दर्ता, पतिको ने.ना.प्र.प., निवेदकको सकल नागरिकता, न.पा./गा.पा.का वडा कार्यालयको सिफारिस, ●सनाखतका लागि पति वा पति तर्फका तीन पुस्ता भित्रका नातेदार (नागरिकता र नाता प्रमाणित) 	"	"	"	"	"
१.५	कर्मचारी परिवारको नाताले ने.ना.प्र.प. लिंदा (सरकारी कार्यालय, संस्थान र सामुदायिक विद्यालय)	५	<ul style="list-style-type: none"> ●न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको रु १० को हुलाक टिकट टाँस भएको अनुसूची -१ फाराम । ●बाबु, आमाको नेपाली नागरिकता प्रमाण पत्रको छाँयाप्रति । ●जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाण पत्रको छाँयाप्रति । ●सम्बन्धित कार्यालयको सिफारिस (स्थायी शुरु नियुक्ति र कर्मचारी संकेत नं खुलेको) ●स्थायी नियुक्ति पत्रको प्रतिलिपि । ●उपरोक्त कागजातहरूको २/२ प्रति 	"	"	"	"	"

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
सुदूर पश्चिम प्रदेश
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

		नोट: स्थानीय तहको सिफारिस, प्रहरी प्रतिवेदन, नाता प्रमाणित, मतदाता परिचय पत्र, नायासिग अभिलेख, जग्गा धनी पुर्जा, स्थायी बसोबास भईरहेको स्थानीय निकायका सिफारिस लगायतका विषयमा बभनू पर्ने देखिएमा बभनू गर्न सकिने।						
१.६	वैवाहिक अंगिकृत	५	<ul style="list-style-type: none"> ● रु १० को हुलाक टिकट टाँस भएको अनुसूची ७ अनुसारको सिफारिस सहितको फाराम। ●पतिको नेपाली नागरिकता प्रमाणपत्र, ●विवाह दर्ता ●सम्बन्धित न.पा./गा.पा. का वडा कार्यालयको सिफारिस ●विदेशी नागरिकता परित्याग सम्बन्धी कारबाही चलाएको निस्सा/नेपालस्थित सम्बन्धित देशको कूटनीतिक नियोगको आधिकारीक पत्र। ●भीसा/पासपोर्ट 	प्रमाण पत्रको दिन	कुनै शुल्क नलाग्ने	नागरिकता शाखा/स.प्र.जि. अ.	"	"
१.७	नेपाली नागरिकताको प्रतिलिपी	५	<ul style="list-style-type: none"> ●हराएको वा जिर्ण भई लिनुपर्ने व्यहोरा, ना.प्र.प. जारी मिति, ना.प्र.प.नं., फोटो प्रमाणित भई सम्बन्धित न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भई रु १३ को हुलाक टिकट टाँस भएको अनुसूची-२ फाराम। ●पुरानो वा जिर्ण सकल नागरिकता भए सकलै पेश गर्नु पर्ने। ●हराएको ना.प्र.प. को फोटोकपी 	"	"	"	"	"
१.८	सम्बन्ध विच्छेद भई ना.प्र.प. लिनु पर्ने अवस्थामा	५	<ul style="list-style-type: none"> ●न.पा./गा.पा. का वडा कार्यालयबाट रु १३ को हुलाक टिकट टाँसएको अनुसूची २ फाराम, निवेदन र व्यहोरा खुल्ने सिफारिस पत्र। ●सम्बन्ध विच्छेद प्रमाणपत्र, निवेदनको सकल नागरिकता, सनासृतका लागी पिता तर्फका तीन पुस्ता भित्रका नातेदार (नागरिकता र नाता प्रमाणित) 	"	"	"	"	"
२	राहदानी							
२.१	साधारण सेवा (यस कार्यालय मार्फत बनाउने)	६	<ul style="list-style-type: none"> ●तोकिएको ढाँचाको स्पष्ट कम्प्युटर प्रिन्ट गरी MRP फोटो टाँस भएको फाराम ३ (तीन) प्रति। ●नेपाली नागरिकता प्रमाणपत्रको सकल र सोको फोटोकपी। ●MRP फोटो ३ (तीन) प्रति। ●निरक्षर महिलाको हकमा अभिभावकको नागरिकता प्रमाणपत्र सहित कार्यालयमा उपस्थित भई गरिदिएको मन्जुरी। ●अन्यत्र जिल्लाबाट नागरिकता लिएकाको हकमा बसाईसराई दर्ता प्रमाण पत्रको फोटोकपी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अभिलेख खुलाई आएको पत्र। ●नाबालकको हकमा नाबालक परिचय पत्र। ●हस्त लिखित राहदानी लिएइका/ म्याद सकिएकाले MRP बनाउँदा सकल राहदानी पेश गर्नुपर्ने। ●नाबालकको राहदानी बनाउँदा बाबु, आमा 	४५ दिन	रु ५,०००। - (हराएको सम्बन्ध मा रु.१००.०० तर म्याद सकिएको राहदानी हराएको भए रु. ५,०००। - मात्र)	राहदानी शाखा/स.प्र.जि. अ.	"	"

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

			वा संरक्षक स्वयंम साथ लागी राहदानीका लागी अवेदन गर्दा र राहदानी बुझिलिंदा उपस्थित हुनुपर्नेछ ।					
२.२	तयार भई आएको राहदानी	६	<ul style="list-style-type: none"> ●सम्बन्धित व्यक्ति सक्कलै नागरिकता र राजश्व तिरेको रसिद लिई उपस्थित हुनु पर्ने । ●सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा उक्त कागजात लिई नाता खुले व्यक्ति आफ्नो नागरिकता सहित सम्बन्धित व्यक्तिको मन्जूरीनामा लिई उपस्थित हुनु पर्ने । 	तत्कालै	कुनै शुल्क नलाग्ने	"	"	"
२.३	द्रुत सेवा (सिफारिस लागी राहदानी विभागबाट बनाउने)	६	●२.१ मा उल्लेखित कागजात/सिफारिस लिई सम्बन्धित व्यक्ति (निवेदक स्वयंम) राहदानी विभाग जानु पर्ने ।	प्रमाण पुरेको दिन	"	"	"	"
२.४	हराएको राहदानी नयाँ बनाउन	६	●सि.नं २.१ मा उल्लेखित कागजात र हराएको राहदानीको फोटोकपी	द्रुत सेवा माफत बनाउने जानेको हकमा प्रमाण पुरेको दिन साधारण सेवा माफत भए ४५ दिन	रु १०,०००/-	"	"	"
२.५	राहदानी संशोधन	६	●व्यातिको, केरमेट भएको, भिजेको राहदानी, सि.नं २.१ मा उल्लेखित कागजात र सक्कल राहदानी	"	रु १०,०००/-	"	"	"
			●विवरण फरक परेको (कार्यालयको वृटीले) सि.नं २.१ मा उल्लेखित कागजात र सक्कल राहदानी	"	शुल्क नलाग्ने	"	"	"
			●विवरण फरक परेको (व्यक्तिको वृटीले) सि.नं २.१ मा उल्लेखित कागजात र सक्कल राहदानी	"	रु ५,०००/-	"	"	"
३	नाबालक परिचय पत्र	१३	<ul style="list-style-type: none"> ●रु १० को हुलाक टिकट टास गरी न.पा./गा.पा. का वडा कार्यालयबाट सिफारिस भएको तोकिएको ढाँचाको नाबालक परिचय पत्र निवेदन । ●बाबु/आमा अभिभावकको नागरिकताको फोटोकपी सहित सनाखत । ●जन्मदर्ता प्रमाणपत्रको फोटोकपी । ●पासपोर्ट साईजको फोटो ३ प्रति । 	प्रमाण पुरेको दिन	कुनै शुल्क नलाग्ने	प्रशासन शाखा/स.प्र.जि. अ.	"	"
४	भारतीय पेन्सनर सम्बन्धि	१३	<ul style="list-style-type: none"> ●रु १० को हुलाक टिकट टाँस भएको निवेदन । ●पेन्सनपत्रको फोटोकपी । ●नागरिकता प्रमाणपत्रको फोटोकपी । ●पारिवारिक पेन्सन तथा अन्य सेवा सुविधा बारेको गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस । ●नाम, घर फरक परेको भए दुवै नाम, घर गरेको व्यक्ति एउटै भएको व्यहोराको गा.पा./न.पा. का 	निवेदन परेकै दिन कारवाही शुरु भइ प्रहरी सर्जिमिन मुचुल्का प्राप्त भएको दिन	"	"	"	


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

			वडा कार्यालयको सिफारिस । ●नाता प्रमाणित । ●मृत्यु भएको भए मृत्यु दर्ताको प्रमाणपत्र । ●प्रहरी सर्जिमिन मुचुल्का ।					
	पारिवारिक विवरण प्रमाणित	१३	●मृतक पेन्सनरको पेन्सन पत्र र ना.प्र.प.को फोटोकपी । ● गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस । ●नाता प्रमाणित । ●सर्जमीन मुचुल्का ।	निवेदन परेकै दिन कारवाही शुरु भइ प्रहरी सर्जिमिन मुचुल्का प्राप्त भएको दिन				
५	शैक्षिक योग्यताको प्रमाणपत्र मा ताम्र थर, उमेर आदि सन्ध्याउने	१३	●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन । ●नागरिकता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी । ●विद्यालयको सिफारिस (फोटो प्रमाणित सहित) । ● गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस । ●शिक्षा समन्वय इकाईले गरेको सिफारिस । आवश्यक भएमा समन जारी गर्ने, साक्षीहरु उपस्थित गराउन, सर्जिमिन वृध्न सकिने ।	प्रमाण पुगेको दिन				
६	आदिवासी/जनजाति/दलित/मधेशी सम्बन्धि प्रमाणपत्र	१३	●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन । ●गा.पा./न.पा. का वडा कार्यालयको जाती खुलेको सिफारिस । ●नागरिकता प्रमाणपत्रको फोटोकपी । आवश्यक परे सम्बन्धित आयोगको सिफारिस ।					
७	अन्य सिफारिस	१३	●रु १० को हुलाक टिकट टाँस भएको व्यहोरा सहितको निवेदन । ●न.पा./गा.पा. का वडा कार्यालयको व्यहोरा खुलेको सिफारिस । ●नागरिकता प्रमाणपत्रको फोटोकपी ।					
८	मुद्दा सम्बन्धि	१०	●विभिन्न ऐन द्वारा प्रदत्त अधिकार अन्तर्गतका मुद्दाहरु ●रीत प्रक्या पुन्याई दायर गर्नु पर्ने ●मुद्दाको अंग पुगे पछि फेसला गरिने			मुद्दा शाखा/स.प्र.जि.अ.		
८.१	घरोटी फिर्ता	१०	●घरोटी फिर्ता माग निवेदन	अन्तिम फेसला भई पुनरावेदन म्याद समाप्त भएपछि सोही दिन				
८.२	जनसरोकार का गुनासो वा ठाडो उजुरी	१०	●व्यहोरा खुलेको निवेदन, परिचय खुले प्रमाण, सम्भव भए अन्य प्रमाण					
८.३	शान्ति सुरक्षाको लागि निवेदन	१०	●रु १० को हुलाक टिकट टाँस भई व्यहोरा खुलेको निवेदन सुरक्षा खतरा देखिने कुनै प्रमाण भए सो को फोटोकपी ।	यथासक्य छिटो				
८.४	भ्रष्टाचार, अनियमितता सम्बन्धी	१०	●निवेदकको पहिचान खुले कागजात, कुन व्यक्ति वा संस्थाले के अनियमितता वा भ्रष्टाचार गरेको हो स्पष्ट खुलेको निवेदन ।	यथासक्य छिटो				

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

		●अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरू						
९	हातहतियार सम्बन्धी नयाँ इजाजत पत्र	१०	<ul style="list-style-type: none"> ●नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित रितपूर्वकको निवेदन । ●निवेदकको निरोगिता सम्बन्धी स्वीकृत चिकित्सकबाट जारी भएको प्रमाणपत्र । ●हातियार राख्नुपर्ने प्रयोजन र आर्थिक तथा सामाजिक स्थिति खुलेको सम्बन्धीत स्थानीय तहको सिफारिस । ●चालचलन/गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन । 	प्रमाण पुगेको दिन	रु १० को टिकट र नियमावलीमा लोकेको रकम			
९.२	नामसारी	१०	<ul style="list-style-type: none"> ●रु १० को टिकट टाँस भएको निवेदन । ●ना.प्र.प फोटोकपी । ●इजाजत पत्र र हातहतियार नामसारी कागजात । ●प्रहरी प्रतिवेदन । ●इजाजत पत्रवालाको मृत्यु भएको भए मृत्यु वता । ●नाता प्रमाणित । ●हकदार खुलाई गा.पा./न.पा. का वडा कार्यालयले गरेको सिफारिस पत्र । 	प्रमाण पुगेको दिन				
९.३	नवीकरण	१०	<ul style="list-style-type: none"> ●रु १० को टिकट टाँस भएको निवेदन, नागरिकताको फोटोकपी । ●सकल इजाजत पत्र र सोको फोटोकपी । <p>लाग्ने शुल्क</p> <p>१.पेस्तोल,रिभल्वर वा मिनिथचर राईफल सहित अन्य २.राइफलको ३.टोटावास बन्दुकको ४.धरुवा बन्दुकको । म्याद भित्र नवीकरण नभएकालाई निम्न थप दस्तुर लिई नवीकरण गर्न सकिनेछ :</p> <p>३५ दिन सम्म २५%, तिन महिना सम्म ५०%, सोही वर्षको अन्तसम्म १००%, एक वर्ष सम्म रु ५०००/-, दुई वर्ष सम्म रु १००००/-, तिन वर्ष सम्म रु १५०००/-, चार वर्ष सम्म रु २००००/-, पाँच वर्षसम्म रु २५०००/-</p>	निवेदन परेको दिन	रु ७५०/- रु २०००/- रु ३०००/- रु २०००/-			
९.४	इजाजत पत्रको प्रतिलिपी	१०	<ul style="list-style-type: none"> ●निवेदन ●नागरिकता प्रमाणपत्र ●इजाजत पत्र ●दुई प्रति फोटो ●पुरानो सकल इजाजत पत्र ●हराएको भए प्रहरी प्रतिवेदन ●वडा कार्यालयको सिफारिस 	पेश भएको दिन	रु. ५०००/-			
१०	विपद/प्रकोप लगायत अन्य राहत/क्षतिपूर्ति सम्बन्धि	७	<ul style="list-style-type: none"> ●निवेदन र ना.प्र.प को फोटोकपी । ●गापा/नपाको सिफारिस । ●क्षतिको मूल्यांकन खुले प्रहरी प्रतिवेदन । ●घटना घटेका ३० दिन भित्र निवेदन दिनु पर्ने । 	तुरुन्त	कुनै शुल्क नलाग्ने	लेखा शाखा		
११	द्वन्द्व पीडित राहत	७	<ul style="list-style-type: none"> ●निवेदन ● गा.पा./न.पा. का वडा कार्यालयको सिफारिस । ●नागरिकता प्रमाण पत्रको फोटोकपी । ●प्रहरी प्रतिवेदन । ●द्वन्द्व पीडितको किसिम अनुसारको अन्य आवश्यक पर्ने कागजातहरू । 	निकास भए बमोजिम सबै कागजात प्राप्त भएको दिन				
१२	मुआब्जा भुक्तानी सम्बन्धमा		<ul style="list-style-type: none"> ●नागरिकता र जग्गा धनी प्रमाण पुजाको प्रतिलिपि सहितको रितपूर्वक निवेदन ●हक भोग खुले पालीका वा वडाको 					

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

			सिफारिस ●मुआब्बा सूचनाको (पत्रिकामा प्रकाशितको) प्रतिलिपि ●सम्बन्धित कार्यालयको सिफारिस					
१२	संघसंस्था सम्बन्धी							
१२.१	संस्था दर्ता	६	●रु १० को टिकट टाँस गरी तोकिएको हॉचाको निवेदन (कम्तीमा ७ वा सो भन्दा बढी सदस्य भएको) । ●तदर्थ कार्य समितिका पदाधिकारीले सही गरेका विधान ३ प्रति । ●पदाधिकारीको नागरिकता प्रमाण पत्रको फोटोकपी । ●पदाधिकारीको चाल चलन सम्बन्धमा प्रहरी प्रतिवेदन । ●जिल्ला समन्वय समिति/सम्बन्धित स्थानीय तह/वडा कार्यालयको सिफारिस । ●तदर्थ कार्य समितिको निर्णय प्रतिलिपि । ●प्रारम्भिक भेलाको निर्णय प्रतिलिपि । नोट: प्रहरी प्रतिवेदन प्राप्त र २१ दिने सूचना प्रकाशित भएपछि कुनै दावी विरोध नपरेको एवं अन्य प्रक्रिया पुगेमा दर्ता गरिने ।	सामान्य तथा : १ महिना	रु १,०००/-	संघसंस्था शाखा/स.प्र.जि.अ.	"	"
१२.२	संस्थाको विधान संशोधन	६	●कारण खुलाई साधारण सभाको दुई तिहाई बहुमतबाट पारित निर्णय प्रतिलिपि । ●स्वीकृत सक्कल विधान । ●संसोधित विधानको ३ महले प्रमाणित प्रतिलिपि ३ प्रती । ●संस्थाको अनुरोध पत्र ।	सामान्य तथा ७ दिन	कुनै शुल्क नलाग्ने	" "	"	"
१२.३	संस्था नवीकरण	६	●संस्थाको आधिकारिक पत्र । ●कार्य समितिको निर्णय प्रतिलिपि । ●लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि । ●लेखा परीक्षकको नवीकरण भएको इजाजत पत्रको प्रतिलिपि । ●संस्थाको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि । ●संस्थाको प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि । ●संस्था दर्ता प्रमाणपत्र सक्कल । ●जिल्ला समन्वय समितिको कार्यालयको सिफारिस पत्र । ●सामाजिक परिक्षण प्रतिवेदन ।	प्रमाण पुगेको दिन	रु ५,०००/- (नोट: आ.व. समाप्त भएको २ महिना पछि रु. १,०००/- धप दस्त्र लाग्नेछ)	" "	"	"
१२.४	संस्थाको नाम संशोधन	६	●संस्थाको नाम संशोधन गर्दा सो संस्थाको दायित्व सम्बन्धमा असर पर्ने हुँदा संस्थाको नाम संशोधन गर्ने कार्य हाल गरिएको छैन	सबै कागजात प्राप्त भएमा सोहि दिन	कुनै शुल्क नलाग्ने	" "	"	"
१२.५	संस्थाको प्रमाणपत्र तथा स्वीकृत विधानको प्रतिलिपि	६	●रीतपूर्वकको निवेदन ●कार्य समितिको निर्णय ●आवश्यकतानुसार प्रहरी प्रतिवेदन	सबै कागजात प्राप्त भएमा सोहि दिन	प्रति फौना रु ३ का दरले	" "	"	"
१२.६	संस्थाको शाखा खोल्ने स्वीकृती	६	●कार्यसमितिको निर्णय सहितको निवेदन ●संस्थाको नवीकरण गरेको प्रमाणपत्रको फोटोकपी ●संस्थाको विधान ●पालिका वा वडाको सिफारिस	सबै कागजात प्राप्त भएमा सोहि दिन	कुनै शुल्क नलाग्ने	" "	"	"
१३	पत्रपत्रिका दर्ता	६	●रु १० को टिकट टाँस भएको अनुसूची ४ बमोजिम निवेदन ।	१ महिना	दैनिक पत्रिका रु	" "	"	"

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
मृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

			<ul style="list-style-type: none"> ●घरेलु कार्यालय/शाखाका दर्ता गरेको प्रमाणपत्रको फोटोकपी । ●सम्पादकको कम्तिमा स्नातक तहको शैक्षिक योग्यता ●प्रमाणपत्र वा पत्रकारिता क्षेत्रमा काम गरेको १० वर्षको अनुभवको प्रमाण र सम्पादकको मन्जुरीनामा । ●प्रकाशकको नागरिकता प्रमाणपत्रको फोटोकपी । ●पत्रिका छापे छपाखाना को प्रमाणपत्रको फोटोकपी । ●छपाखानाले पत्रिका छापन दिएको अनुपतिको फोटोकपी । ●प्रहरी प्रतिवेदन चालचलन र सधियार सम्बन्धि । ●सोही नामको पत्रपत्रिका अन्यत्र दर्ता भए नभएको विषयमा सूचना विभागबाट जानकारी पत्र । 	१,००० ।- अर्धसाप ताहिक पत्रिका रु ७००।- साप्ताहिक पत्रिका रु ५००।- । पासिक पत्रिका रु ३००।- तथा मासिक र अन्य पत्रिका रु २००।-				
१४	छपाखाना दर्ता	६	<ul style="list-style-type: none"> ●रु १० को हुनाक टिकट टाँस गरी अनुसूचि १ बमोजिमको निवेदन । ●संस्था भए संस्था सम्बन्धि प्रमाण, निर्णय र संचालकहरुको ना प्र.प फोटोकपी । ●कर सम्बन्धि प्रमाण । ●छपाखाना संचालन हुने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा सम्झौता पत्र । ●छपाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भईआएमा सो समेतको सम्पूर्ण प्रमाणहरु । ●५ प्रति फोटो । 	प्रमाण पुगेको दिन	रु १,००० ।-			

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी:

क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली २०६५, स्थानीय प्रशासन ऐन, २०२८ लगायत “प्रचलित कानून बमोजिम”

ख) निर्णय गर्ने अधिकारी:

- ✓ प्रमुख जिल्ला अधिकारी ।
- ✓ सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम ।

९. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

- ✓ प्रचलित नियम कानून बमोजिम ।


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकम (पूर्व)

१०. सम्पादन गरेको कामको विवरण: (२०७८/०४/०१ देखि २०७८/०६/३१ सम्म)

क्र.सं.	सम्पादन गरेको काम	इकाई	कामको परिमाण				कै.
			साउन	भाद्र	असोज	जम्मा	
१	नागरिकता प्रमाणपत्र						
	क) नयाँ नागरिकता वितरण						
	अ) वंशजको आधारमा	जना	२०४	१८१	१६७	५५२	
	आ) वैवाहिक अंगीकृत	जना	०	०	०	०	
	ख) प्रतिलिपि नागरिकता वितरण	जना	९८	११६	८४	२९८	
२	नाबालक परिचयपत्र वितरण	जना	६	१८	१	२५	
३	राष्ट्रिय परिचयपत्र						
	क) विवरण दर्ता	जना	५२९	६१८	३८५	१५३२	
	ख) वितरण संख्या	जना	०	०	०	०	
४	राहदानी (सिफारिस तथा वितरण)						
	क) साधारण सिफारिस	जना	४८	५९	२८	१३५	
	ख) द्रुत सेवा सिफारिस	जना	१७०	१५९	१०९	४३८	
	ग) वितरण संख्या	जना	०	०	०	०	
५	सिफारिस तथा प्रमाणित						
	क) पारिवारिक पेन्सन प्रमाणित तथा रहलपहल सिफारिस	जना	०	२	०	२	


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
ख)आदिवासी/जनजाती व्यहोरा प्रमाणित	जना	३	१०	५	१८	
ग)दलित व्यहोरा प्रमाणित	जना	७	७	३	१७	
घ) खस आर्य व्यहोरा प्रमाणित	जना	०	०	५	५	
ङ)नाम, थर, उमेर प्रमाणित	जना	६	३	१३	२२	
च)अन्य सिफारिस तथा प्रमाणित	जना	२	२४	२७	५३	
६ संघ/संस्था						
क)दर्ता	वटा	०	०	१	१	
ख)नवीकरण	वटा	०	१	३	४	
ग) संस्थाको विधान संशोधन	वटा	०	०	०	०	
७ हातहतियार						
क)अनुमति	संख्या	०	०	०	०	
ख)नवीकरण	संख्या	०	०	०	०	
ग)नामसारी	संख्या	०	०	०	०	
८ दर्ता/चलानी						
क)दर्ता	संख्या	१५	५	५	२५	
ख)चलानी	संख्या	१५३	१३८	१४८	४३९	
९ बैठक						
क)जिल्ला सुरक्षा समिति	पटक	४	२	२	८	

प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)
कै.

सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	
ख) जिल्ला विपद् व्यवस्थापन समिति बैठक	पटक	३	१	०	४	
ग) जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC)	पटक	३	२	०	५	
घ) कार्यालय प्रमुखसँगको बैठक	पटक	१	२	२	५	
ङ) सूचना अधिकारीसँगको बैठक	पटक	०	०	१	१	
च) अन्तरजिल्ला सुरक्षा समन्वय बैठक	पटक	०	१	०	१	
छ) विकास आयोजनाहरूको कार्यान्वयनको समन्वयात्मक बैठक	पटक	२	०	०	२	
ज) जिल्लास्तरीय अनुगमन तथा मुल्याङ्कन समिति	पटक	०	०	१	१	
झ) शिक्षासम्बन्धी समन्वयात्मक बैठक	पटक	०	१	०	१	
ञ) सर्वपक्षीय/सर्वदलीय बैठक	पटक	४	२	०	६	
ट) कार्यालय कर्मचारी बैठक	पटक	२	१	१	४	
ठ) उपभोक्ता हित संरक्षणका लागि समन्वयात्मक बैठक	पटक	०	०	१	१	
ड) प्र.जि.अ.संयोजक हुने समितिको अन्य बैठक	पटक	१	२	१	४	


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
ढ)घरभाडा निर्धारण समिति	पटक	०	०	१	१	
१० अनुगमन/निरीक्षण						
क)कार्यालय अनुगमन	पटक	०	१	१	२	
ख)बजार अनुगमन	वटा	०	०	८	८	
ग)सुरक्षा निकायहरुको निरीक्षण	कार्यालय /प्रहरी चौकी	३	०	६	९	
११ सूचना प्रविधि						
क)सामाजिक सञ्जाल अद्यावधिक	दिन	दैनिक	दैनिक	दैनिक		निरन्तर
ख)वेबसाइट अद्यावधिक	दिन	दैनिक	दैनिक	दैनिक		निरन्तर
१२ नागरिक सहायता कक्षबाट सहजीकरण	दिन	दैनिक	दैनिक	दैनिक		निरन्तर
१३ द्वन्द्व प्रभावितका लागि राहत वितरण						
क)राहत प्राप्त गर्ने संख्या	जना	०	०	०	०	
ख)वितरित राहत रकम	रु.	०	०	०	०	
१४ विपद् व्यवस्थापन						
क)विपद्बाट प्रभावित संख्या	जना	६	५	२	१३	
ख)विपद् प्रभावित राहत वितरण	रु.	५५,०००	४५,०००	२०,०००	१,२०,०००	
१५ मुद्दा/उजुरी/गुनासो दर्ता/फछर्यौट						
क)मुद्दा दर्ता	वटा	१	०	०	१	


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन
रुकुम (प)

सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
ख) मुद्दा फछ्यौट	वटा	२	२	२	६	अघिल्लो आ.व.बाट संका मुद्दाहरु मात्र फछ्यौट
ग) अख्तियार दुरुपयोग सम्बन्धि प्राप्त उजुरी	वटा	०	१	०	१	
घ) अख्तियार दुरुपयोग सम्बन्धि उजुरी फछ्यौट	वटा	०	०	१	१	
ङ) नागरिकता सम्बन्धि प्राप्त उजुरी	वटा	१	०	०	१	
च) नागरिकता सम्बन्धि उजुरी फछ्यौट	वटा	०	०	०	०	फछ्यौट हुन बाँकी (?)
छ) कार्यालयमा प्राप्त गुनासो दर्ता	वटा	०	०	०	०	
ज) कार्यालयमा प्राप्त गुनासो फछ्यौट	वटा	०	०	०	०	
१६ चालु र पूँजीगत खर्चको अवस्था						
क) चालु खर्च	प्रतिशत	०	१०.४९	१५.१२	२५.६१	
ख) पूँजीगत खर्च	प्रतिशत	०	०	१.१३	१.१३	
१७ राजश्व संकलन						
क) राहदानी शूलक	रु.	२,४०,०००	२,९५,०००	१,४५,०००	६,८०,०००	
ख) न्यायिक दस्तुर	रु.	०	०	०	०	
ग) परीक्षा शूलक	रु.	०	०	०	०	
घ) अन्य प्रशासनिक सेवा शूलक	रु.	०	०	०	०	


प्रमुख जिल्ला अधिकारी

सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
ड) हातहतियारको ईजाजत दस्तुर	रु.	०	०	०	०	
च) न्यायिक दण्ड, जरिवाना, जफत	रु.	०	०	०	०	
छ) प्रशासनिक दण्ड, जरिवाना, जफत	रु.	०	०	०	०	
ज) कम्पनी रजिष्ट्रेशन दस्तुर/अन्य	रु.	०	५००	४०००	४५००	
१८ बेरुजु संपरीक्षण	पटक	०	०	०	०	
१९ लागू औषध सम्बन्धी						
क) मुद्दा दर्ता	वटा	०	०	०	०	
ख) पक्राउ परेका संख्या	जना	०	०	०	०	
ग) बरामद भएको लागू औषध	ग्राम	०	०	०	०	
घ) लागू औषधसम्बन्धी अन्तर्क्रिया	वटा	५	५	४	१४	
ड) लागू पदार्थ खेती नष्ट	रोपनी	०	३३	२०८	२४१	गाँजा
२० शान्ति सुरक्षा						
क) अपराधिक घटनाहरु	वटा	२१	१४	७	४२	
ख) अभियुक्त पक्राउ	जना	१७	५	४	२६	
ग) मुद्दा चलाईएको	वटा	०	१	०	१	
२१ अपराधिक गतिविधिहरु						
क) जघन्य अपराधका घटनाहरु	वटा	१	१	१	३	

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्य
सकुम (पूर्व)

ख)संगठित तथा आर्थिक अपराध	वटा	०	०	०	०	
ग)महिला तथा बालबालिकासम्बन्धी अपराध	वटा	१	०	१	२	
सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
घ)सामाजिक अपराध	वटा	१	०	०	१	
ङ)सवारीजन्य अपराध	वटा	०	०	०	०	
च)विविध अपराध सम्बन्धी घटनाहरु	वटा	०	०	०	०	
छ)लागू औषध तथा मदिरा नियन्त्रण	३००मि.लि को बोतल	२७०	०	०	२७०	डायमण्ड मदिरा नष्ट
ज)मदिरा सेवन गरी सवारी चलाउने उपर कारवाही	वटा	०	०	०	०	
झ)ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही	वटा	१२२	१५१	१३८	४११	
२२ सवारी दुर्घटना						
क)संख्या	वटा	१	२	१	४	
ख)मृत्यु संख्या	जना	०	०	०	०	
ग)घाइते संख्या	जना	१	४	१	६	
२३ सवारी साधन अनुमति (पास)	संख्या	७४	१२	२	८८	
२४ सि.सि.क्यामेरा जडान जानकारी	संख्या	०	०	०	०	
२५ पत्रपत्रिका दर्ता	वटा	०	०	१	१	


प्रमुख जिल्ला अधिकारी

	सम्पादन गरेको काम	इकाई	साउन	भाद्र	असोज	जम्मा	कै.
२६	विष्फोटक पदार्थ इजाजत पत्र नवीकरण	वटा	०	०	०	०	
२७	न्यायिक कार्यसम्पादन सम्बन्धि अभिमुखीकरण तालिम	वटा	०	०	१	१	

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

११. सूचना अधिकारी र प्रमुखको नाम र पद:

क) कार्यालय प्रमुख:

- ✓ नाम:- लक्ष्मी प्रसाद बास्कोटा
- ✓ पद:- प्रमुख जिल्ला अधिकारी
- ✓ सम्पर्क नं. ९८५७८६७७७७



प्रमुख जिल्ला अधिकारी

ख) सूचना अधिकारी:

- ✓ नाम:- रविन्द्र बुढा क्षेत्री
- ✓ पद:- सहायक प्रमुख जिल्ला अधिकारी
- ✓ मोबाईल नं. ९८५७८४३४३१



सहायक प्रमुख जिल्ला अधिकारी

१२. ऐन, नियम, विनियम वा निर्देशिकाको केही सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाली नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागु औषध(नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१८


प्रमुख जिल्ला अधिकारी



- हातहतियार तथा खरखजाना ऐन, २०१८
- विष्फोटक पदार्थ ऐन, २०१८
- केहि सार्वजनिक अपराध (नियन्त्रण) ऐन, २०२७
- भष्टाचार नियन्त्रण ऐन, २०५९
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०५४
- जग्गा प्राप्ति ऐन, २०३४
- विवाह दर्ता ऐन, २०२८
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- संस्था दर्ता नियमावली, २०३४
- विवाह दर्ता नियमावली, २०२८
- हातहतियार तथा खरखजाना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुदृढीकरण योजना, २०६८
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६८

१३. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरणः

- ✓ राजश्वः रु.६,८०,०००/-
- ✓ चालु खर्चः रु.३६,१८,११९.६०/-
- ✓ पुर्जित खर्चः रु.४५,२२८/-
- ✓ घाईते अपाङ्ग जीवन निर्वाह भत्ताः रु.०
- ✓ दैवी प्रकोपः रु.-
- ✓ सडक दुर्घटनाः रु.०
- ✓ वैदेशिक रोजगारीः रु.१,१६,४७,३९२.३४


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

क) कार्यालयको राजस्वसम्बन्धी विवरण: २०७८ साउन देखि असोजसम्म

सि.नं.	विवरण	रकम रु.	कैफियत
१	राहदानी	६,७५,०००	
२	प्रशासनिक दण्ड जरिवाना	०	
३	अन्य	४५००	
जम्मा रु.		६,८४,५००	

ख) कार्यालयको खर्चसम्बन्धी विवरण: २०७८ साउन देखि असोजसम्म

सि.नं.	बजेट शिर्षक आम्दानी रु.		साउन देखि असोजसम्म खर्च भएको रकम रु.	खर्च प्रतिशत	कैफियत
१	चालु	१,४१,२२,०००	३६,१८,११९.६०	२५.६२	
	पूँजीगत	४०,००,०००	४५,२२८	१.१३	


प्रमुख जिल्ला अधिकारी



१४. तोकिए बमोजिमका अन्य विवरणः

- यस जिल्लामा कोभिड-१९ संक्रामक रोग रोकथाम र नियन्त्रणका लागि जिल्लामा सक्रिय संरचना समितिहरूः-

१. जिल्ला सुरक्षा समिति
२. जिल्ला विपद् व्यवस्थापन समिति
३. कमाण्ड पोष्ट
४. जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्र
५. पालिका वडास्तरीय राहत वितरण समिति

- अन्य क्रियाकलापहरू

- ✓ नियमित बजार अनुगमन
- ✓ कार्यालयको अनुगमन
- ✓ विपद् व्यवस्थापनमा सहजीकरण
- ✓ गुनासोरहित कार्यालय बनाउन तत्पर
- ✓ DRRT (District Rapid Response Team) गठन
- ✓ सूचना संकलन तथा व्यवस्थापन
- ✓ विकास निर्माणमा अनुगमन
- ✓ नियमित स्वास्थ्य लगायतका सेवा सञ्चालन अनुगमन

१५. अधिल्लो आर्थिक वर्षमा कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरणः

राजमार्ग अवरोध हटाउने, आयोजनाहरूको नियमित निरीक्षण तथा अनुगमन गर्ने गरिएको।

१६. वेभसाईट भए सो को विवरणः

- ✓ www.daorukumeast.moha.gov.np
- ✓ daorukumeast76@gmail.com

१७. प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरणः- X


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय
रुकुम (पूर्व)

१८. सञ्चालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन:

सञ्चालित सबै कार्यक्रमहरु निर्णय गरी सञ्चालन गरिएको तथा सो को प्रगति प्रतिवेदन तयार गरिएको ।

**१९. वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्नु
तोकिएको समयावधी:**

सूचनाको हक सम्बन्धी प्रचलित कानून बमोजिम सूचना प्रवाह गर्ने गरिएको ।

२०. सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिईएको विषय:

कार्यालयमा प्राप्त निवेदन अनुसार सूचना प्रवाह गर्ने गरिएको ।

२१. सूचनाहरु अन्यत्र प्रकाशन भए गरेका विवरण:

कोभिड-19 लगायत विभिन्न खाले सूचनाहरु, विपद् जोखिम न्यूनिकरण तथा रोकथाम व्यवस्थापन लगायत कार्यालयवाट प्रकाशन हुने सूचना कार्यालयको वेबसाइट, फेसबुक, टुईटरमा राख्ने गरिएको तथा स्थानीयरेडियो/एफ. एम. बाट प्रसारण गर्ने गरिएको । जानकारीमूलक सूचना तीनवटै स्थानीय तहमा प्रेषित गर्ने गरिएको ।


प्रमुख जिल्ला अधिकारी



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्व)

☎ ०८८-४९३०८३ 📠 ०८८-४९३०६५
✉ daorukumeast@moha.gov.np
daorukumeast76@gmail.com
🌐 daorukumeast.moha.gov.np



“व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन”